



फालेलुड गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: (२)

संख्या: (१)

मिति: २०७८।०३।०७

भाग-२

फालेलुड गाउँकार्यपालिका

कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता निर्देशिका २०७८

कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता निर्देशिका २०७८

प्रमाणिकरण मिति : ०७०३/२०७८

प्रस्तावना

कर्मचारीहरुलाई उच्च मनोवलका साथ कामकाज गर्ने कार्यालयको दैनिक प्रशासनिक लगायतका कार्यहरु चुस्तदुरुस्त र समयमै कार्य सम्पादन गर्ने कार्यालय समय बाहेकको बिहान र बेलुका तथा विदाका दिनहरुमा समेत कार्यालयको कामलाई मध्यनजर गरि जनताको कामकाजलाई छिटो र छरितो सम्पादन गरि स्थानीय सरकारलाई पुर्णरूपमा जतना प्रति उत्तरदायी र सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन साथै कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐन २०७४ को मर्म अनुरूप स्थानीय सरकार प्रति अपनत्वको भावना जगाई गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहन भत्ता वितरणमा सहजता कायम गरि सो वितरण कार्यलाई व्यवस्थित गर्ने बाझ्नीय भएकोले फालेलुड गाउँपालिका कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता निर्देशिका २०७८ तयार गरिएको छ।

परिच्छेद १

संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ : यो निर्देशिकाको नाम फालेलुड गाउँपालिकाको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता निर्देशिका २०७८ हुनेछ।
२. यो निर्देशिका कार्यपालिकाको बेठकबाट स्वीकृत भएको मिति देखि प्रारम्भ हुनेछ।

परिच्छेद २

परिभाषा

३. विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,
४. **गाउँपालिका** भन्नाले फालेलुड गाउँपालिकालाई सम्झनु पर्दछ।
५. **प्रोत्साहन भत्ता** भन्नाले कार्यसम्पादनमा आधारित रही गाउँ सभाबाट तोकिए बमोजिम प्रोत्साहन स्वरूप दिइने नगद वा जिन्सी सुविधालाई सम्झनु पर्दछ।
६. **कर्मचारी** भन्नाले गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई जनाउँछ।
७. **मुल्यांकनकर्ता** भन्नाले कार्यसम्पादनमा आधारित मुल्यांकन फारम तयार गरि प्रमाणित गर्ने शाखा प्रमुख तथा कार्यालय प्रमुखलाई जनाउँछ।

ड. अतिरिक्त समय भन्नाले नेपाल सरकारले तोकेको कार्यालय समय बाहेक विहान बेलुका तथा विदाको दिनमा कार्यालयमा काम गरेको समयलाई जनाउँछ ।

परिच्छेद ३

मापदण्ड र अंकभार

४. मापदण्ड र अंकभार

क. गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुका लागि कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता व्यवस्थापनका लागि देहाय बमोजिमको मपदण्डहरु निर्धारण गरिएको छ ।

क्र स	मापदण्डहरु	अंकभार			कैफियत
		सामान्य	उत्तम	अति उत्तम	
१	कार्य सम्पादनको अवस्था	१	१.५	२	
२	सम्पादित कामको गुणस्तरीयता प्रतिफल	१	१.५	२	
३	अशल आचरण तथा अनुशासन पालना	१	१.५	२	
४	अभिलेख व्यवस्थापन प्रतिवेदन राजश्व तथा प्रतिवेदन समयमा दाखिला समेत (वडा कार्यालयको हकमा)	१	१.५	२	
५	सेवाग्राहीमैत्री व्यवहार	१	१.५	२	
	जम्मा	५	७.५	१०	

५. कार्यसम्पादनको स्तर निर्धारण :

क. दफा ४ मापदण्डका आधारमा प्राप्त कुल अंकभारको ८० देखि १०० प्रतिशत प्राप्त गरेको खण्डमा कार्यसम्पादनको स्तर A ग्रेडमा राखि प्रोत्साहन भत्ता रु ३००० भुत्तानी दिन सकिने । कुल अंकभारको ६० देखि ७९ प्रतिशत प्राप्त गरेको खण्डमा कार्यसम्पादनको स्तर B ग्रेडमा राखि रु २५०० प्रोत्साहन भत्ता भुत्तानी दिन सकिनेछ । कुल अंकभारको ६० प्रतिशत भन्दा कम अंक प्राप्त गरेको खण्डमा कार्यसम्पादनको स्तर C ग्रेडमा राखि प्रोत्साहन भत्ता भुत्तानी गरिने छैन ।

६. प्रोत्साहन भत्ता नपाउने : देहायको अवस्थामा कर्मचारीहरुले मापदण्डका आधारमा प्रोत्साहन भत्ता पाउने छैन ।

क. दैनिक भ्रमण भत्ता पाउने गरि काजमा खटिएमा / विदा लिएमा उत्त अवधिको प्रोत्साहन भत्ता नपाउने नपाउने ।

ख. कार्यविधिको परिच्छेद ३ को दफा ५ बमोजिम कार्यसम्पादनको स्तर C कायम भएको कर्मचारीले प्रोत्साहन भत्ता पाउने छैन ।

ग. गाउँपालिकाले नयाँ नियुक्ती गरेका वा लोकसेवा आयोगबाट सिफारिस भई आएका नयाँ कर्मचारीको हकमा कम्तिमा ६ महिना अवधि सम्म भत्ता पाउने छैन ।

घ. सशर्त कार्यक्रमबाट तलव भत्ता बुझ्ने तथा मासिक रूपमा अन्य भत्ता सुविधा उपभोग गर्ने कर्मचारीको हकमा प्रोत्साहन भत्ता पाउने छैन ।

परिच्छेद ४

वित्तिय स्रोत तथा व्यवस्थापन

७. वित्तिय स्रोत तथा व्यवस्थापन

क. यस निर्देशिका बमोजिम प्रदान गरिने प्रोत्साहन भत्ता गाउँपालिकाको बार्षिक बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम चालु खर्च शिर्षकबाट उपलब्ध गराईनेछ ।

ख. यस निर्देशिका बमोजिम कर्मचारीहरुलाई प्रोत्साहन भत्ता बापत परिच्छेद ३ को दफा ५ को उपदफा क मा उल्लेख भएबमोजिम उपलब्ध गराईनेछ । साथै कार्यालयको कार्यबोधका आधारमा बिहान बेलुका तथा बिदाको दिनहरुमा जस्ता अतिरिक्त समयमा समेत कार्यालयमा कार्य गुर्नु पर्ने कर्मचारीहरुलाई निजले गरेको कार्यको आधारमा प्रमुख प्रशासकीय अधिकृतको मुल्याकान्त बमोजिम आवश्यकता अनुरूप थप प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिनेछ ।

ग. प्रोत्साहन भत्ता पाउन यस निर्देशिकाको अनुसुचि २ बमोजिमको कार्यसम्पादन मुल्याकान्तका आधारमा भुत्तानी हुनेछ ।

घ. कर्मचारीहरुको कार्यसम्पादनमा आधारित मुल्याकान्त गर्दा प्राप्त भएको स्वः मुल्याकान्त फारमका आधारमा वडा कार्यालयका कर्मचारीको हकमा सम्बन्धित वडा कार्यालयको सचिवले वडा सचिव र शाखा नतोकिएका कर्मचारीको हकमा गा पा प्रशासन शाखा प्रमुखले र गा पा का शाखाका कर्मचारीको हकमा सम्बन्धित शाखा प्रमुखले र शाखा प्रमुखको हकमा प्रमुख प्रशासकीय अधिकृतले मुल्याकान्त फारम तयार गरी पेश गर्नु पर्नेछ । साथै प्रमुख प्रशासकीय अधिकृतको हकमा आफैले मुल्याकान्त गरि पेश गर्नु पर्नेछ ।

परिच्छेद ५

विविध

८. स्वः मुल्याकान्त फारम पेश गर्नु पर्ने :

क. कार्यालय प्रमुख बाहेक शाखा प्रमुख तथा अन्य कर्मचारीहरुले अनुसुचि १ बमोजिमको स्वः मुल्याकान्त फारम तयार गरि प्रत्येक महिनाको २५ गतेभित्रमा सम्बन्धित शाखा प्रमुख तथा कार्यालय प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।

९. शाखागत रूपमा कार्यसम्पादनमा आधारित मुल्याकंन फारम तयार गर्नु पर्ने

क. शाखागत रूपमा कार्यरत कर्मचारीहरुबाट कार्यसम्पादनमा आधारित स्वः मुल्याकंन फारम प्राप्त भए पछि शाखा प्रमुखले र शाखा प्रमुखको हकमा कार्यालय प्रमुखले पुर्णमुल्याकंन गरि अनुसुची २ बमोजिमको फारम तयार गरि प्रत्येक महिनाको २७ गते भित्रमा आर्थिक प्रशासन शाखामा पेश गर्नु पर्नेछ ।

१०. जवाफदेहिता : क. कार्यसम्पादनमा आधारित मुल्याकंनको सम्पुर्ण जवाफदेहिता फारम तयार गरि पेश गर्ने सम्बन्धित कर्मचारी तथा प्रमाणित गर्ने शाखा प्रमुख तथा कार्यालय प्रमुखको रहनेछ ।

११. प्रोत्साहन भत्ताको दरमा परिवर्तन हुन सक्ने : क. गाउँसभाबाट स्वीकृत भए बमोजिम कार्यसम्पादनमा आधारित मुल्याकंनका आधारमा कर्मचारीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराईनेछ । गाउँ सभाबाट प्रोत्साहन भत्ताको दरमा थपघट भएको अवस्थामा सोही बमोजिम हुनेछ ।

१२. कर कट्टी हुने : कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता भुत्तानीमा कानुनमा तोकिए बमोजिमको दरमा कर कट्टी हुनेछ ।

परिच्छेद ६

संसोधन तथा परिमार्जन

१३. संसोधन तथा परिमार्जन : क. फालेलुड गाउँपालिका कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता निर्देशिका २०७८ लाई थप प्रभावकारी बनाउन आवश्यकता अनुसार गाउँकार्यपालिकाबाट संसोधन तथा परिमार्जन गर्न सकिनेछ ।

परिच्छेद ७

खारेजी र बचाउ

१४. खारेजी र बचाउ : क. यो निर्देशिका प्रारम्भ हुन भन्दा अघि गाउँसभाबाट स्वीकृत भए बमोजिमको दरमा कर्मचारीहरुलाई उपलब्ध गराईएको प्रोत्साहन भत्ता यसै बमोजिम भएको मानिनेछ ।

अनुसुची १

फालेलुड गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय, थोकिलम्बा पाँचथर

कार्यसम्पादनमा आधारित मुल्यांकन फारम

मुल्यांकन अवधि साल महिना

कर्मचारीको नाम पद तह

शाखा / वडा कार्यालय :

क्र स	मापदण्डहरू	स्व: मुल्यांकन कर्ताको मुल्यांकन	मूल्यांकनकर्ताको मुल्यांकन	कैफियत
		(अति उत्तम २ अंक उत्तम १.५ अंक सामान्य १ अंक र न्यून ० अंक)	(अति उत्तम २ अंक उत्तम १.५ अंक सामान्य १ अंक र न्यून ० अंक)	
१	कार्य सम्पादनको अवस्था			
२	सम्पादित कामको गुणस्तरीयता प्रतिफल			
३	अशल आचरण तथा अनुशासन पालना			
४	अभिलेख व्यवस्थापन प्रतिवेदन राजश्व तथा प्रतिवेदन समयमा दाखिला समेत (वडा कार्यालयको हकमा)			
५	सेवाग्राहीमैत्री व्यवहार			
	जम्मा			

❖ स्व: मुल्यांकनकर्ता र मूल्यांकनकर्ताले प्रत्येक महिनाको २५ गते भित्रमा फारम भरि पेश गर्नु
पर्नेछ ।

❖ शाखा प्रमुखले मुल्यांकन कार्यालय प्रमुखले प्रत्येक महिनाको २७ गते भित्रमा फारम भरि
आर्थिक प्रशासन शाखामा पेश गर्नु पर्नेछ ।

कर्मचारीको सही :

नाम

पद

मूल्यांकनकर्ताको सही

नाम

पद

मिति

मिति

आज्ञाले

विनोद कुमार चौहान

प्रमुख प्रशासकीय अधिकृत